



देवघाट गाउँपालिका

तनहुँ जिल्ला, गण्डकी प्रदेश

देवघाट गाउँपालिका राजपत्र

गाउँ कार्यपालिकाद्वारा प्रकाशित

खण्ड: ३ संख्या: १६ मिति: २०७६/१२/२२

भाग — २

देवघाट गाउँपालिका

देवघाट गाउँपालिकाको राहत वितरण तथा

व्यवस्थापन मापदण्ड, २०७६

देवघाट गाउँपालिकाको राहत वितरण तथा व्यवस्थापन मापदण्ड, २०७६

कार्यपालिकाबाट स्विकृत मिति: २०७६।१२।०५

प्रमाणित मिति: २०७६/१२/२२

प्रस्तावना

देवघाट गाउँपालिकाबाट वितरण हुने राहत रकमलाई व्यवस्थित गर्नको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ र देवघाट गाउँपालिकाको श्रोत परिचालन तथा व्यवस्थापन नियमावली, २०७४ को नियम १२ बमोजिम देवघाट गाउँपालिकाको मिति: २०७६।१२।०५ को ४६ औं बैठकले यो देवघाट गाउँपालिकाको राहत वितरण तथा व्यवस्थापन मापदण्ड, २०७६ बनाएको छ ।

परिच्छेद १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** १) यस मापदण्डको नाम देवघाट गाउँपालिकाको राहत वितरण तथा व्यवस्थापन मापण्ड, २०७६ रहेकोछ ।

२) यो मापदण्ड राजपत्रमा प्रकाशन भएको मिति देखि प्रारम्भ हुनेछ ।

२. परिभाषा:

क) "सभा" भन्नाले देवघाट गाउँपालिकाको गाउँ सभा भन्ने बुझ्नु पर्दछ ।

ख) "गाउँपालिका" भन्नाले देवघाट गाउँपालिका भन्ने बुझ्नु पर्दछ ।

ग) "कार्यालय" भन्नाले देवघाट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भन्ने बुझ्नु पर्दछ ।

- घ) “अध्यक्ष” भन्नाले देवघाट गाउँपालिकाका अध्यक्ष भन्ने बुझ्नु पर्दछ ।
- ङ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भन्ने बुझ्नु पर्दछ ।
- च) “राहत” भन्नाले मापदण्ड नं. ५ बमोजिम वितरण हुने राहत रकम भन्ने बुझ्नु पर्दछ ।
- छ) “राहत लक्षित वर्ग” भन्नाले परिच्छेद-२ अनुसार राहत पाउने व्यक्ति वा परिवार भन्ने बुझ्नु पर्दछ ।
- ज) “विपन्न व्यक्ति” वा “परिवार” भन्नाले आर्थिक अवस्था कमजोर भएका, आफु र आफनो परिवारका कुनै पनि सदस्यको कुनै पनि पेशा, व्यवसाय, रोजगार तथा कृषि आम्दानी नभएका व्यक्ति वा परिवार भन्ने बुझ्नु पर्दछ ।
- झ) “असहाय व्यक्ति” भन्नाले आर्थिक अवस्था कमजोर भएको, कुनै पनि पेशा, व्यवसाय, रोजगार तथा कृषि आम्दानी नभएको, परिवारका कुनै पनि सदस्य नभएको एकल व्यक्ति भन्ने बुझ्नु पर्दछ ।
- ञ) “जन्मजात टुहुरा, टुहुरी” भन्नाले आमा असुरक्षित सुत्केरीको कारणले गर्दा तत्कालै वा सुत्केरीकै कारण सुत्केरी भएको एक महिना भित्रमा मृत्यु भएमा र बच्चा जिवित रहेमा यस मापदण्ड बमोजिम राहत पाउने प्रयोजनको लागी जन्मजात टुहुरा, टुहुरी भन्ने बुझ्नु पर्दछ ।
- ट) “उद्वार गर्नु पर्ने सुत्केरी” भन्नाले नजिकको स्वास्थ्य चौकीमा सुत्केरी बनाउन नसकी स्वास्थ्य चौकीबाट अस्पतालमा रिफर गरिएको जटिल अवस्थाको सुत्केरी केस सम्झनु पर्दछ ।
३. क्षेत्र: यो नियमावली देवघाट गाउँपालिका क्षेत्रमा लागु हुनेछ ।

परिच्छेद २

राहत लक्षित वर्ग र राहत दिन दिन सकिने रकम

४. राहत लक्षित वर्ग: देहायका व्यक्ति वा परिवार राहत लक्षित वर्गको रूपमा रहनेछन् ।

- १) विपन्न व्यक्ति वा परिवार
- २) असहाय व्यक्ति
- ३) उद्धार गर्नु पर्ने सुत्केरी

५. राहत दिन सकिने रकम: १) देहायका रोग लागेका राहत लक्षित वर्गलाई देहाय अनुसारको नगद राहत रकम उपलब्ध गराइनेछ ।

- | | |
|---|---------------|
| क) क्यान्सर रोग | ‘ रु. २००००/- |
| ख) मुटु रोग | ‘ रु. १५०००/- |
| ग) मृगौला रोग | ‘ रु. २००००/- |
| घ) उद्धार गर्नु पर्ने सुत्केरी यातायात खर्च एकातर्फी भाडा वडा नं. १ र ५ को लागि रु.५००/- र वडा नं. २, ३ र ४ को लागि रु. १०००/- नगद उपलब्ध गराइनेछ । | |

२) आकस्मिक दुर्घटनावाट घाइते भई अप्रेशन गराउनुपर्ने लक्षित वर्गलाई देहाय अनुसारको नगद राहत रकम उपलब्ध गराइनेछ ।

- | | |
|--------------------------------|---------------|
| क) मेरुदण्ड भौँचिएको अप्रेशन | ‘ रु. २००००/- |
| ख) हात खुट्टा भौँचिएको अप्रेशन | ‘ रु. २००००/- |
| ग) टाउकोको अप्रेशन | ‘ रु. २००००/- |

३) राहत लक्षित वर्गका जन्मजात टुहुरा, टुहुरीलाई देहाय अनुसार नगद रकम उपलब्ध गराइनेछ ।

- क) समुदायिक विद्यालयमा आधारभुत तह सम्मको अध्ययनको लागि स्टेशनरी, पोशाक लगायतको खर्चको लागि प्रति वर्ष रु. १२०००/- (बाह्र हजार) छ किस्तामा प्रत्येक दुई महिनामा ५ वर्ष सम्म उपलब्ध गराईनेछ ।

परिच्छेद ३

बजेट तथा खर्च सीमा

६. प्रत्येक आर्थिक वर्षको लागी गाउँ सभाले विनियोजित गरेको बजेट रकम, सोही आर्थिक वर्षको लागी राहतको लागी बजेट हुनेछ ।
७. जुन आर्थिक वर्षको लागी बजेट विनियोजन भएकोहो सोही आर्थिक वर्ष भित्रमा छुट्टाएको रकम सकिएमा गाउँ सभाले थप बजेट व्यवस्था गर्न सक्नेछ । त्यसरी बजेट थप नभएमा पछि आउने निवेदन अनुसार रकम दिईने छैन ।

परिच्छेद ४

राहत पाउने प्रक्रिया र आवश्यक कागजात

८. राहत पाउने व्यक्तिले अनुसूची - १ अनुसार वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।
९. व्यक्तिले दिएको निवेदन अनुसार मनासिव देखिएमा वडा कार्यालयले अनुसूची - २ बमोजिम गाउँपालिकामा सिफारिस गरि पठाउनेछ ।
१०. मापदण्ड नं. ५ बमोजिम राहत पाउनको लागि अस्पतालको प्रेसक्रिप्सन र विल भर्पाई समेत आवश्यक पर्नेछ ।

११. वडा कार्यालयवाट आवश्यक कागजात सहित सिफारिस प्राप्त भएको ७ दिन भित्र अनुसूची - ३ अनुसार अध्यक्ष स्तरको निर्णयवाट राहत रकम उपलब्ध गराईनेछ ।

परिच्छेद ४ संशोधन र बचाउ

१२. आवश्यकता अनुसार कार्यपालिकाको बैठकवाट संशोधन गर्न सकिनेछ ।
१३. यस अघि वितरण भएको राहत यसै मापदण्ड अनुसार वितरण भएको मानिनेछ ।

अनुसूची १
मापदण्ड - ८ संग सम्बन्धित

श्रीनं वडा कार्यालय
देवघाट गाउँपालिका

विषय: राहत उपलब्ध गराई पाउँ

प्रस्तुत विषयमा मिति:.....मा म
.....कारणले विरामी भई
.....अस्पतालमा उपचार गराएकोमा मेरो आर्थिक
अवस्था कमजोर भएको र आम्दानीको कुनै स्रोत नभएकोले म विपन्न वर्गमा
पर्दछु । त्यसैले राहत स्वरूप उपचार गर्दा खर्च भएको रकम मध्ये
रु.....राहत उपलब्ध गराई पाउँ भनि तपसिलको कागजात
संलग्न राखी निवेदन गर्दछु ।

तपसिल

- १) अस्पतालमा भर्ना भएको कागजात
- २) चिकित्सकको पेस्किप्सन
- ३) डिस्चार्ज पेपर
- ४) औषधीको वील
- ५) ल्यावको वील
- ६) एम्बुलेन्स वा गाडीको वील
- ७) नागरिकताको प्रमाणपत्र / जन्म दर्ता प्रमाण पत्र / वडावाट बसोबास प्रमाणित पत्र

देवघाट गाउँपालिका राजपत्र खण्ड: ३, संख्या: १६ मिति: २०७६/१२/२२

मथि उल्लेखित व्यहोरा ठिक साँचो हो झुठा ठहरे कानुन वमोजिम सँहुला बुझाउँला भनि हस्ताक्षर गर्ने:

औंठा छाप

निवेदकको नाम:.....

ठेगाना:.....

दायाँ

बाँया

हस्ताक्षर:.....

(यदी विरामी अस्पतालमा भएको वा अशक्त भई कार्यालयमा आउन नसकेमा विरामीको नजिकको नातेदारले निवेदन दिने)

अनुसूची २

मापदण्ड - ९ संग सम्बन्धित

श्री देवघाट गाउँ कार्यपालिकाको कार्यालय
देवघाट

विषय: सिफारिस गरिएको ।

प्रस्तुत विषयमा मिति:.....मा म
.....कारणले विरामी भई
.....अस्पतालमा उपचार गराएकोमा मेरो आर्थिक
अवस्था कमजोर भएको र आम्दानीको कुनै स्रोत नभएकोले म विपन्न वर्गमा
पर्दछु । त्यसैले राहत स्वरूप उपचार गर्दा खर्च भएको रकम मध्ये
रु.....राहत उपलब्ध गराई पाउँ भनि तपसिलको कागजात
संलग्न राखी निवेदन गर्दछु भनिले
यस वडा कार्यालयमा निवेदन दिएको र व्यहोरा बुझ्दा निज विपन्न वर्गमा पर्ने
भएकोले निजले नियमानुसार पाउने राहत रकम भुक्तानी गरिदिनु हुन निजले पेश
गरेको सक्कल निवेदन र कागजात सहित पठाईएको व्यहोरा सिफारिस साथ
अनुरोध छ ।

(यदी विरामी अस्पतालमा भएको वा अशक्त भई कार्यालयमा आउन नसकेमा
विरामीको नजिकको नातेदारले निवेदन दिएको हो भने वडा कार्यालयले नाता
प्रमाणित सहित पठाउने)

.....
वडा अध्यक्ष

अनुसूची ३
मापदण्ड - १० संग सम्बन्धित

श्रीमान अध्यक्षजू,

देवघाट गाउँपालिका वडा
न.....को.....ले
मिति:.....माकारणले
विरामी भईअस्पतालमा उपचार गराएको
देखिएको, निज विपन्न वर्गमा पर्ने भएकोले निजले नियमानुसार पाउने राहत रकम
भुक्तानी गरिदिनको लागि निजले पेश गरेको सक्कल निवेदन र कागजात सहित
.....नं. वडा कार्यालयबाट सिफारिस आएकोले देवघाट गाउँपालिकाको राहत
मापदण्ड, २०७६ को मापदण्ड नं. ५, १ / २ बमोजिम वजेट शिर्षक
नं.....बाट रु.....रकम राहत स्वरूप भुक्तानी दिन
मनासिव देखि निर्णयार्थ पेश गरेको छु ।

.....
प्रशासन शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत
पेश गर्ने सिफारिस गर्ने सदर गर्ने

आज्ञाले
रमेश सुवेदी
प्रमुख प्रशासकीय अधिकृत